



नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

THE INSTITUTE OF CHARTERED ACCOUNTANTS OF NEPAL

(Established under the Nepal Chartered Accountants Act, 1997)



च. नं. २४८८ - २०८१/८२
Ref. No.



मिति: २०८२/०३/०८

अनुशासन सम्बन्धी उजुरी उपर सदस्यलाई सचेत गराइएको बारे सूचना ।

एक प्राइभेट कम्पनीले घर बहाल बापतको आम्दानीलाई वित्तीय विवरणमा नदेखाएको, शेयर पूँजी बापत शेयरधनीहरूले बैंक खातामा रकम जम्मा नगरी शेयर पूँजी लेखाङ्कन गरेको, लगायत अन्य कैफियतहरू आ.व. २०७५/०७६ को वित्तीय विवरणमा रहेकोमा उक्त कम्पनीको लेखापरीक्षण गर्ने संस्थाका एक चार्टर्ड एकाउन्टेन्ट सदस्यले लेखापरीक्षण गर्ने क्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ तथा नेपाल लेखापरीक्षणमान अनुसार कार्यविधिहरू र प्रक्याहरू पुरा नगरी लेखापरीक्षण कार्य सम्पन्न गरी वित्तीय विवरण उपर कुनै कैफियत नजनाएको आरोप सहित उक्त कम्पनीका शेयरधनीहरूबाट निज उपर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ३५(१) तथा नियमावली २०६१ को नियम ८० बमोजिम संस्थामा उजुरी दर्ता भएकोमा उजुरीको सम्बन्धमा छानविन गर्दा आरोपित लेखापरीक्षकले वित्तीय विवरणको Notes to Accounts र Management Representation letter मा उल्लेखित विवरणमा अधिक रुपमा निर्भर भई सो विवरणहरूको सत्यता माथि प्रश्न उठ्ने किसिमका जानकारी तथा विवरणहरू कम्पनीमा उपलब्ध हुँदा हुँदै सो जानकारीहरूलाई वेवास्ता गर्दै Management Override of Control को कारणले हुन सक्ने जालसाजीलाई विचार नगरी कम्पनीले प्रदान गरेको कागजात तथा विवरणको जाँच/परीक्षण गर्दा अपनाउनुपर्ने पर्याप्त व्यवसायिक संशयता (Professional Skepticism) नअपनाएको हदसम्म कमजोरी गरेको देखिन आएकोले निज सदस्यलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अनुशासन सम्बन्धी उजुरी छानविन कार्यविधि, २०७७ को दफा ५(११) बमोजिम एक पटकको लागि सचेत गराउन र भविष्यमा थप तथ्य प्रमाण उपलब्ध हुन आई थप छानविन गर्नुपर्ने देखिएमा सो अनुसार छानविन प्रक्रिया अधि बढाउन सकिने गरी निज उपरको उजुरीलाई तामेलीमा राख्ने निर्णय परिषदको मिति २०८२ जेठ ३० गते बसेको ३५० औं बैठकबाट भएको व्यहोरा सार्वजनिक जानकारीको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावली, २०६१ को नियम ८४(२)(ग) बमोजिम प्रकाशन गरिएको छ ।

नोट:

यो सूचनामा उजुरी तथा उजुरी उपर भएको निर्णयको संक्षिप्त व्यहोरा मात्र उल्लेख गरी सार्वजनिक जानकारीको लागि प्रकाशन गरिएको हुँदा यसलाई अनुशासन छानविनको पूर्ण प्रतिवेदनको रुपमा लिन उपयुक्त नहुने ।

विनोद प्रसाद न्यौपाने

नि. कार्यकारी निर्देशक

ICAN Marg, Satdobato, Lalitpur, Nepal, Tel: 0977-1-5530832, 5530730, Fax: 0977-1-5550774

Post Box No.: 5289, E-mail: ican@ntc.np, Website: www.ican.org.np

Branch Offices:

Biratnagar : Tel: 977-021-474395, E-mail: icanbrt@ican.org.np | Butwal : Tel: 977-071-543629, E-mail: icanbti@ican.org.np
Birgunj : Tel: 977-051-522660, E-mail: icanbrj@ican.org.np | Pokhara: Tel: -977-061-587679, E-mail: icanpkr@ican.org.np
Nepalgunj : Tel: 977-081-530050, E-mail: icannpj@ican.org.np | Dhangadhi : 977-091-527493, Email: icanhdh@ican.org.np